

उद्देश्य:

विरामी र उहाँहरूका परिवार/अभिभावकहरूलाई आर्थिक सहायता कार्यक्रम र नीतिहरू बारे बताउन Akron Children's ले सबैभन्दा आर्थिक सहायता आवश्यकता हुनसक्ने व्यक्तिलाई वा उहाँहरूको बिलहरू भुक्तान गर्नमा मद्दत गर्नका लागि प्रस्ताव गर्न सक्छ।

नीति:

आर्थिक सहायता कार्यक्रम: Akron Children's Hospital (Children's) हामीले सेवा प्रदान गर्ने विरामीहरू भुक्तानी गर्न सक्षम भए वा नभए तापनि उहाँहरूलाई गुणस्तरीय स्याहार उपलब्ध गराउन प्रतिबद्ध छ। Children's ले व्यक्तिको आर्थिक परिस्थितिहरूलाई वा उहाँहरू हाम्रो आर्थिक सहायता नीति अन्तर्गत सहायताको लागि योग्य ठहरिनुहुन्छ वा हुन्न भन्ने कुरालाई ध्यान नदिइकन आपतकालीन चिकित्सा उपचार उपलब्ध गराउनका लागि Emergency Medical Treatment and Labor Act (आपतकालीन चिकित्सा उपचार तथा श्रम ऐन (EMTALA)) र संयुक्त आयोगका आवश्यकताहरूको अनुपालना गर्छ। यसका साथै, Children's ले मानिसहरूलाई उपचार अगाडि भुक्तानी आवश्यक गराए वा हामीलाई आपतकालीन चिकित्सा स्याहार उपलब्ध गराउनबाट प्रतिबन्ध लगाउने ऋण सङ्कलन क्रियाकलापहरूको अनुमति दिएर आपतकालीन चिकित्सा उपचार र चिकित्सकीय रूपमा आवश्यक स्याहारका लागि अनुरोध गरेमा तिनीहरूलाई निरुत्साहित गर्नेछैन।

Children's ले परिवारहरूलाई व्यावसायिक बीमा कम्पनी, Medicaid र अन्य राज्य र स्थानीय कार्यक्रमहरूबाट तेस्रो-पक्षीय कभरेजको लागि आवेदन दिनमा मद्दत गर्नका लागि एउटा बलियो आर्थिक परामर्श कार्यक्रम प्रस्ताव गर्छ। बीमा कभरेज उपलब्ध हुँदैन भने, आर्थिक परामर्शले परिवारहरूलाई उहाँहरू प्राप्त गर्नका लागि योग्य हुनसक्ने अन्य आर्थिक सहायता फेला पार्नमा मद्दत गर्नेछ। एकदम थोरै बीमा भएका वा कुनै बीमा नभएका विरामीहरूका लागि, परिवारको आकार (मानिसहरूको सङ्ख्या), आय (उहाँहरूले आर्जन गर्ने पैसा) र निवास (उहाँहरू ओहायोमा बस्नुहुन्छ भने) को आधारमा आर्थिक सहायता स्वीकृत हुन्छ। अन्य सबै उपलब्ध तेस्रो-पक्षीय संसाधनहरू प्रयोग गरिसकेपछि वा विरामी कुनै पनि तेस्रो-पक्षीय लाभका लागि योग्य हुनुहुन्छ भने मात्र आर्थिक सहायता प्रस्ताव गरिन्छ।

HOSPITAL CARE ASSURANCE PROGRAM (अस्पताल स्याहार आश्वासन कार्यक्रम (HCAP/निःशुल्क स्याहार)):

विरामीहरू ओहायोको निवासी भएमा, उहाँहरूसँग संघीय गरीबी स्तरको कूल आय वा सो भन्दा कम भएमा र उहाँहरू Medicaid प्राप्त नभएमा, उहाँहरू Hospital Care Assurance Program (अस्पताल स्याहार आश्वासन कार्यक्रम (HCAP/निःशुल्क स्याहार)) कार्यक्रमको लागि योग्य हुन सक्नुहुन्छ।

CHILDREN'S परोपकार स्याहार कार्यक्रम:

हामीले विरामीहरू HCAP वा Medicaid को लागि योग्य हुनुहुन्छ भनी फेला पाउँछौं भने, हामीले परिवारहरूलाई Children's परोपकार स्याहार कार्यक्रमको लागि विचार गर्नुअघि उक्त कार्यक्रमहरूका लागि आवेदन दिन आग्रह गर्नेछौं। यदि परिवारहरू Medicaid वा HCAP को लागि योग्य हुनुहुन्न भने, उहाँहरू Children's परोपकार स्याहार कार्यक्रमको लागि योग्य हुन सक्नुहुन्छ। संघीय गरीबी स्तरको आय निर्देशिकाहरूको 300% वा सो भन्दा कम कूल आय भएका परिवारहरू परोपकार स्याहारको लागि योग्य हुन सक्नुहुन्छ। संघीय गरीबी स्तरको 300% भन्दा माथिको घरेलु आम्दानी भएका विरामीहरूका लागि बनाइएका कुनै पनि छूटलाई प्रमुख आर्थिक अधिकारी र प्रमुख चिकित्सा अधिकारीद्वारा सञ्चालन गरिने आर्थिक सहायता समितिद्वारा समीक्षा र अनुमोदन गरिनेछ। अनलाइनमा वा आर्थिक परामर्श मार्फत अपीलहरू गर्न सकिन्छ।

Amount Generally Billed (सामान्यतया बिल गरिने रकम (AGB)): बीमा भएका विरामीहरूलाई सामान्यतया बिल गरिने रकम भन्दा आर्थिक सहायताको लागि योग्य विरामीहरूलाई आपतकालीन वा अन्य चिकित्सकीय रूपमा आवश्यक स्याहारका लागि थप शुल्क लगाइनेछैन।

आर्थिक सहायताको लागि आवेदन कसरी दिने: आर्थिक सहायता आवेदन, आर्थिक सहायता नीति र यो सरल भाषाको सारांश फरक-फरक भाषाहरूमा उपलब्ध छन्। तिनीहरूलाई यहाँ फेला पार्नुहोस्:

- आर्थिक परामर्शदातालाई 330-543-2455 मा फोन गर्नुहोस् र एउटा निःशुल्क प्रतिलिपि मेल वा इमेल गर्नका लागि आग्रह गर्नुहोस्
- मेल वा इमेल मार्फत प्रतिलिपिको लागि आग्रह गर्न हाम्रो आर्थिक परामर्शदाताहरूलाई FinCounsel@akronchildrens.org मा इमेल गर्नुहोस्
- आर्थिक परामर्शलाई One Perkins Square, Akron, OH 44308 ठेगानामा पत्राचार गर्नुहोस् र प्रतिलिपिहरूका लागि निःशुल्क रूपमा मेल गर्न आग्रह गर्नुहोस्
- Akron Children's को वेबसाइट <https://www.akronchildrens.org/pages/Financial-Assistance.html> मा जानुहोस्
- One Perkins Square, Akron, OH, 44308 मा रहेको हाम्रो एक्रोन क्याम्पसको मुख्य अस्पताल भवनको तेस्रो तल्लामा रहेको हाम्रो भर्ना गर्ने कार्यालयमा व्यक्तिगत रूपमा जानुहोस्

कागजात आवश्यकताहरू: आवेदन दिनको लागि, तपाईंले आफ्नो निवास र आयको स्थानसँग सम्बन्धित जानकारी सहित तपाईंको योग्यतालाई प्रभाव पार्न सक्ने कुनै पनि जानकारी प्रमाणित गर्नको लागि कागजात उपलब्ध गराउनुपर्नेछ।

असाधारण सङ्कलन कार्यवाहीहरू: तपाईंले आफ्ना बिलहरू भुक्तानी गर्नुहुन्न भने, हामीले तपाईंको खातालाई सङ्कलन एजेन्सीमा राख्न सक्छौं र परिणाम स्वरूप भुक्तान नगरिएको ऋण, कानूनी निर्णय, ज्यालाका ऋण सम्झौता, बैंक खाताका ऋण सम्झौता वा व्यक्तिगत सम्पत्तिको विरुद्धमा राखिएको अधिकारको क्रेडिट रिपोर्टिङ हुन सक्छ।